

वर्कर्स कन्सीयर्ज

विदेशी कामदार निमित्तको हेल्प डेस्क

उपलब्ध भाषाहरू

English	中文	नेपाली भाषा
Tagalog	Русский	ภาษาไทย
Tiếng Việt	Bahasa Indonesia	
&		japanese

これって、どうしたら いいの？

यी कुराहरूमा मैले के गर्ने होला?

<p>しごと 仕事</p>  <p>काम</p>	<p>すまい 住まい</p>  <p>बसोबास</p>	<p>こぞだ 子育て</p>  <p>बालबालिका हेरचाह</p>	<p>きょういく 教育</p>  <p>शिक्षा</p>	<p>いりょう 医療</p>  <p>चिकित्सा उपचार</p>
--	--	--	--	--

ワーカーズ・コンシェルジュが
相談にのります

वर्कर्स कन्सीयर्जले तपाईंहरूले
चाहेको कुरामा परामर्श दिन्छ।

相談 **0** 円 ※電話料金は かかります

कुनै पैसा लाग्दैन। ※फोन कलको महसुल भने उठ्छ



ほかの言語の説明はこちら▶▶
उपलब्ध भाषाहरू



外国人労働者支援チーム

वर्कर्स कन्सीयर्ज

☎ **045-285-0726**

※フोन कलको महसुल भने उठ्छ

ワーカーズ・コンシェルジュ

🕒 **9:00 ~ 12:00**

13:00 ~ 17:00

※土日祝は、休み オフィス खुले दिनमा मात्र

うらの ページへ つづく ▶▶ बाँकी निरन्तरता पछाडिको पृष्ठमा ▶▶

यस हेल्प डेस्कले खानागावा प्रान्तमा श्रम गर्ने विदेशी एवम् तीनका परिवारले परामर्श लिन चाहेमा दिनुका साथै विदेशीलाई रोजगारी दिन चाहने उद्योगलाई समेत परामर्श दिने गर्छ।

神奈川県ではたらく外国人のひととその家族の相談にのります。
外国人を雇う事を検討している企業からのご相談も受け付けています。

相談の流れ (通訳が必要なとき) परामर्श लिँदाको प्रवाह (दोभासे सहित)

電話する (日本語・英語だけです)

वर्कर्स कन्सीयर्जमा कल गर्ने ※ जापानी वा अङ्ग्रेजी भाषामा मात्र सेवा उपलब्ध

相談したいことがあるのですが、
hello, ...



あなた तपाईं



वर्कर्स कन्सीयर्ज

教えてください
यी कुराहरू बताउनुहोस्
● 名まえ (नाम)
● 電話番号 (फोन नम्बर)
● 希望言語 (चाहेको भाषा)

通訳を呼んでから
また電話します。
हस्, दोभासे सहित
हामी फोन गर्नेछौं।

通訳をはさんで相談する (8言語で対応)

दोभासे सहित परामर्श गर्ने। ※8 भाषामा सेवा उपलब्ध।

お待たせしました。
hello, हजुरको हामी के सेवा गर्न सक्छौं?



वर्कर्स कन्सीयर्ज



あなた तपाईं



दोभासे

相談したい内容は○○です。
....बारेमा परामर्श लिन चाहन्छु।

くわしくはこちら विस्तृत विवरणका लागि यता हेर्नुहोस्। ▶▶

